

मिति २०७८ साल मार्ग १५ गतेको कार्यपालिका बैठकको निर्णय

प्रस्तावित विषयहरू:-

१. समीक्षा तथा प्रतिवेदन सम्बन्धमा ।
२. आयोजना ठेक्का सम्बन्धमा ।
३. नविकरणिय उर्जा सम्बन्धमा ।
४. पर्यटन निर्देशिका सम्बन्धमा ।
५. आधारभूत तथा माध्यमिक शिक्षा कार्यालयको प्रस्ताव सम्बन्धमा ।
६. प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन सम्बन्धमा ।
७. प्रहरी चौकी रहेको घरको घर भाडा सम्बन्धमा ।
८. पेट्रोल सुविधा सम्बन्धमा ।
९. एम्बुलेन्स खरिद सम्बन्धमा ।
१०. जग्गा पास सम्बन्धमा ।
११. विविध ।

निर्णयहरू:-

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका निर्णयहरू क्रमशः प्रभावकारी रूपमा कार्यान्वयन भई रहेको अवस्थामा अझ यसलाई थप प्रभावकारी बनाउन गर्न सरोकारवाला पक्षहरू बीचमा समन्वय गरी कार्यान्वयन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल गर्दा आर्थिक बर्ष ०७८/७९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार देहायका आयोजनाहरूको ठेक्का आव्हान गरि निर्माण कार्य सञ्चालनको लागि देहायको विवरण बमोजिम कार्यान्वयन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

क्र.स.	आयोजनाको नाम	बार्षिक स्वीकृत रकम	ठेक्का सिलिड रकम
१	भन्ज्याङ माहोर डाँडा सडक निर्माण योजना, लिखु ८ र ९	७२,००,०००।-	१,००,००,०००।-
२	राम्चा वाघखोर डाँडा सडक निर्माण, लिखु-१	७२,००,०००।-	१,००,००,०००।-

३	विचारी आहाल गाउँपालिका केन्द्र सडक आयोजना, लिखु-२, ३ र ४	२,७८,००,०००।-	३,५०,००,०००।-
<ul style="list-style-type: none"> <li>● लागत अनुमान, बार्षिक स्वीकृत बजेट भन्दा बढि देखिएको हुनाले ठेक्का प्रकृया पश्चात हुन आउने थप रकम व्यवस्थापनको लागि आगामि गाउँसभामा प्रस्ताव पेश गर्ने,</li> <li>● विचारी आहाल गाउँपालिका केन्द्र सडक आयोजना, लिखु-२, ३ र ४ लाई विचारि आहाल - सत्लुङ खोला र सत्लुङ खोला - गाउँपालिका केन्द्र गरि २ खण्डमा विभाजन गरि कार्य सञ्चालन गरिने सर्वसम्मत निर्णय गरियो ।</li> <li>● लागत अनुमान यसै साथ संलग्न छ ।</li> </ul>			

३. निर्णय नं. ३, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा आर्थिक बर्ष ०७८/७९ को संघीय शसर्त कार्यक्रमबाट नवीकरणिय उर्जा प्रविधि जडान शिर्षकमा प्राप्त बजेट रु. ८,००,०००।०० कार्यान्वयनको सन्दर्भमा स्थानीय तहका लागि नवीकरणिय/वैकल्पिक उर्जा शिर्षकमा विनियोजित सशर्त अनुदान अन्तर्गतका कार्यक्रमहरु कार्यान्वयनका लागि मार्गदर्शन अनुसार देहाय बमोजिम कार्यान्वयन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

क) हाल गाउँपालिकाको केन्द्रमा केन्द्रिय बिद्युत जडान नभएको र वैकल्पिक उर्जाको व्यवस्थापन गर्नु पर्ने आवश्यकता रहेको हुँदा मार्गदर्शनको बुदा नं. ५ अनुसार सौर्य उर्जा प्रविधि जडानलाई प्राथमिकता दिई नवीकरणिय उर्जा प्रविधि जडान शिर्षकमा विनियोजित बजेटबाट रु.७,५०,०००।०० खर्च गर्ने गरी आवश्यकता अनुसार पालिका केन्द्र र वार्ड कार्यालयमा सौर्य उर्जा लगाएतका प्रविधि जडान गर्ने ।

ख) सोहि शीर्षकको बाकि रकम रु. ५०,०००।०० कार्यालयको प्रशासनीक खर्चको लागि व्यवस्थापन गर्ने ।

४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा विधेयक समितिबाट यस बैठकमा प्रस्तुत भएको स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आन्तरिक पर्यटन कार्यक्रम सञ्चालन निर्देशिका, २०७८ लाई छलफल गरि सर्वसम्मतबाट पास गरियो ।

५. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा आधारभूत तथा माध्यमिक शिक्षा कार्यालयद्वारा पेश भएका प्रस्ताव उपर देहाय बमोजिम निर्णय गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

क) मिति २०७८/०८/०६ गते सामुदायिक अध्ययन केन्द्र कर्मचारी (परिचारिका) श्री अप्सरा तिमल्सिना, श्री चमेलि वि.क. र श्री सुमिता श्रेष्ठ ले पारीश्रमिक सम्बन्धमा दिएको निवेदन उपर छलफल गर्दा निर्णय भएको मिति देखि लागु हुने गरी प्रति महिना रु २००० तलब सुविधा थप गर्ने सर्वसम्मत निर्णय गरियो ।

६. निर्णय नं. ६, प्रस्ताव नं. ६ माथि आवश्यक छलफल गर्दा यस आ.व. को प्रधानमन्त्रि रोजगार कार्यक्रममा सञ्चालन गरिने योजना छनौट एवं बजेट बाँडफाँड गर्न स्थानीय निर्देशक समितिलाई अख्तियारी दिने सर्वसम्मतबाट निर्णय गरियो ।
७. निर्णय नं. ७, प्रस्ताव नं. ७ माथि आवश्यक छलफल गर्दा प्रहरी चौकी रहेको घरको आ.व. ०७७/७८ को ८ महिनाको घर भाडा विविध कारणले दिन नसकिएको हुँदा यस आ.व. को बजेट बाट प्रदान गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
८. निर्णय नं. ८, प्रस्ताव नं. ८ माथि आवश्यक छलफल गर्दा पेट्रोल सुविधा साविक पाइरहेकोमा अब उप्रान्त मासिक थप ३० लिटर प्रदान गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
९. निर्णय नं. ९, प्रस्ताव नं. ९ माथि आवश्यक छलफल गर्दा अपुग रकम थप गरि एम्बुलेन्स खरिद गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
१०. निर्णय नं. १०, प्रस्ताव नं. १० माथि छलफल गर्दा वार्ड नं. ९ मा रहेको आयुर्वेद औषधालयको लागि प्राप्त हुने निःशुल्क जग्गा पास गर्नको लागि ओखलढुंगा मालपोत कार्यालयमा सम्बन्धित वार्ड अध्यक्षलाई पठाउने सर्वसम्मत निर्णय गरियो ।
११. निर्णय नं. ११, प्रस्ताव नं. ११ माथि आवश्यक छलफल गर्दा कार्यपालिकाको बैठक आवश्यकता अनुसार बस्ने सर्वसम्मतबाट निर्णय गरियो ।